

Job

Chapter 23

Nepali Interlinear

Reference: Nepali ERV

1
וַיֵּעַן אֱיֹב וַיֹּאמֶר:
र-भने: अय्यूबले र-जवाफ-दिए
[H0559](#) [H0347](#)

तब अय्यूबले जवाफ दिए:

2
גַּם-אֲנִי וְהַיּוֹם מָרוֹתַי
सुस्केरामाथि। मेरा गहुङ्गी-छ मेरो-हात मेरो-उजुरी विद्रोही-छ आज पनि
[H0585](#) [H3513](#) [H3027](#) [H7879](#) [H4805](#) [H3117](#) [H1571](#)

“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।

3
מִי-יָדַעְתִּי וְיָדַעְתִּי מֵאֵת-יְהוָה
उहाँको-आसनमा। सम्म म-आउने-थिएँ र-भेटिने-थिएँ मैले-जान्थेँ दिऊन् कसले
[H8499](#) [H5704](#) [H0935](#) [H4672](#) [H3045](#) [H5414](#) [H4310](#)

म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।

4
אֶעֱרַךְ לִפְנֵי מִשְׁפָּט וְלִפְנֵי
तर्कहरू। म-भने-थिएँ र-मेरो-मुखमा मुद्दा उहाँको-सामु म-राख्ने-थिएँ
[H4390](#) [H6310](#) [H4941](#) [H6440](#)

अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिएँ। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथेँ।

5
אֲדַעַתְּ מִלִּי וְאֲדַעַתְּ מֵאֵת-יְהוָה
मलाई। भन्ने-थिएँ के र-बुझ्ने-थिएँ उहाँले-जवाफ-दिने शब्दहरू म-जान्ने-थिएँ
[H0559](#) [H4100](#) [H0995](#) [H4405](#) [H3045](#)

अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।

6
הַקָּרֵב-לִי וְהַקָּרֵב-לְיְהוָה
मलाई। ध्यान-दिनुहुन्छ उहाँले केवल होइन मसँग तर्क-गर्नुहुन्छ शक्तिले के-ठूलो
[H1931](#) [H0389](#) [H3808](#) [H5978](#) [H7378](#)

के उहाँले मेरो विरुद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।

7
שָׁמַעְתִּי וְלֹא-אֶפְלָטָה וְלֹא-אֶפְלָטָה
मेरो-न्यायधीशबाट। सदाको-लागि र-म-छुटकारा-पाउने-थिएँ उहाँसँग तर्क-गर्ने-थिएँ इमान्दारले त्यहाँ
[H8199](#) [H5331](#) [H6403](#) [H3198](#) [H3477](#) [H8033](#)

उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।

8
הָיָה-לִי וְלֹא-אֶפְלָטָה וְלֹא-אֶפְלָטָה
उहाँलाई। म-बुझ्दिन र-होइन र-पछाडि र-उहाँ-हुनुहुन्न म-जान्छु पूर्वतिर हेर
[H0995](#) [H3808](#) [H0268](#) [H0369](#) [H1980](#) [H2005](#)

“यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन।

9
שָׁמַעְתִּי וְלֹא-אֶפְלָטָה וְלֹא-אֶפְלָטָה
म-देख्छु। र-होइन दायोतिर फर्कनुहुन्छ म-देख्दिन र-होइन उहाँले-काम-गर्दा बायाँतिर
[H7200](#) [H3808](#) [H3225](#) [H2372](#) [H3808](#) [H8040](#)

अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।

אָנא:	כִּנְהָב	בְּחִנְי	עֲמִיר	רָרָר	יָרַע	כִּי	10
म-निस्किल्छु।	सुन-जस्तै	उहाँले-परीक्षा-गर्नुभयो	मसँगको	बाटो	उहाँले-जान्नुहुन्छ	तर	
H3318	H2091	H0974	H5978	H1870	H3045		

तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्ण हुनेछ।

אַט:	וְלֹא-	שְׂמֵרָתִי	רָרָר	רָנְלִי	אַחֲרָי	בְּאַשְׁרֵי	11
फर्के।	र-होइन	मैले-पालन-गरेँ	उहाँको-बाटो	मेरा-खुट्टा	समात्छु-मैले	उहाँका-पाइलामा	
H5186	H3808	H8104	H1870	H7272	H0270		

परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियारीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।

פִּיו:	אַמְרֵי-	צְפִנְתִּי	מִחְקִי	אַמִּישׁ	וְלֹא	שְׁפֹתַי	מִצְוֹת	12
वचनहरू।	उहाँका-मुखका	मैले-जोगाएँ	मेरो-नियमभन्दा-बढी	फर्के	र-होइन	उहाँका-ओठहरूको	आदेश	
H6310	H0561	H6845	H2706	H4185	H3808	H8193	H4687	

मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।

וַיַּעַשׂ:	אוֹתָהּ	וַנִּפְשֵׁוֹ	וַיִּשְׁבְּנוּ	וַיְמִי	בְּאַחַד	וַתְּהֵא	13
र-गर्नुहुन्छ।	चाहन्छ	र-उहाँको-प्राणले	उहाँलाई-फर्काउने	र-कसले	एक-मा	तर-उहाँ	
	H0183	H5315	H7725	H4310	H0259	H1931	

“तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न। परमेश्वरको विरुद्ध कोही पनि उठ्न सक्तैन। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।

עֲמִיר:	רְבֹת	וְכִהְנָה	חֲקִי	יִשְׁלִים	כִּי	14
उहाँसँग।	धेरै	र-यस्ता-जस्ता	मेरो-नियति	उहाँले-पूरा-गर्नुहुन्छ	किनभने	
		H2007	H2706			

परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।

מִקְנֵוֹ:	וְאַחַד	אַחַבְוִין	אַבְהָל	מִפְנֵוֹ	בֵּן	עַל-	15
उहाँबाट।	र-डराउँछु	म-विचार-गर्छु	म-व्याकुल-छु	उहाँको-सामुबाट	गरेर	त्यसैले	
	H6342	H0995	H0926	H6440			

यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु

הַבְּהִילָנִי:	וְשִׁירִי	לְבִי	הַרְרָר	וְאֵל	16
मलाई-तर्साउनुभयो।	र-सर्वशक्तिमान्ले	मेरो-हृदय	नरम-पार्नुभयो	र-परमेश्वरले	
H0926	H7706		H7401	H0410	

परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।

אַפִּל:	כִּסְדָּה	וּמִפְנֵי	הַשָּׁרָר	מִפְנֵי-	נְצִמְתִּי	לֹא	כִּי-	17
घन-अन्ध्यारोले।	ढाक्यो	र-मेरो-सामुबाट	अन्ध्यारो	सामुत्रे	म-चुप-लागिएँ	होइन	किनभने	
H0652	H3680	H6440	H2822	H6440	H6789	H3808		

अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।